

भारत का महावाणिज्य दूतावास

बीरगंज, नेपाल

संविधान सभा द्वारा वर्ष 1949 में हिंदी को भारत संघ की आधिकारिक भाषा के रूप में अपनाने के उपलक्ष्य में हर साल 14 सितंबर को हिंदी दिवस मनाया जाता है।

2. इस उद्देश्य के लिए सभी भारतीय दूतावासों और मुख्यालय में दिन-प्रतिदिन राजभाषा के उपयोग को बढ़ावा देने के लिए हिंदी पखवाड़े का अयोजन किया जाता है।

3. आजादी का अमृत महोत्सव के तहत, भारत के महावाणिज्य दूतावास, बीरगंज, ने 14 सितंबर 2022 से 29 सितंबर 2022 तक बड़े उत्साह के साथ हिंदी पखवाड़ा मनाया। हिंदी पखवाड़ा के दौरान बहुत सारी गतिविधियाँ आयोजित की गईं और महावाणिज्य दूतावास के सदस्यों और उनके परिवार के सदस्यों ने प्रत्येक गतिविधि में भाग लिया। इसके अलावा नेपाल में रहने वाले भारतीय समुदाय के लोगों को भी गतिविधियों में शामिल किया। महावाणिज्य दूतावास द्वारा आयोजित गतिविधियों में बीरगंज के कई स्कूली बच्चों ने भी भाग लिया। हिंदी पखवाड़ा आयोजन के लिए महावाणिज्य दूतावास ने तीन न्यायाधीशों को भी आमंत्रित किया। जो की निम्नलिखित हैं,

1. श्री सच्चिदानंद सिंह, विभागाध्यक्ष, हिंदी, ठाकुर राम मल्टीपल कैंपस, बीरगंज
2. श्रीमती अनीता शाह, प्रधानाचार्य और हिंदी शिक्षक, कन्या विद्यापीठ, बीरगंज
3. श्री मुरली मनोहर तिवारी, बीरगंज ब्यूरो, हिंदी पत्रिका "हिमालिनी"

4. हिंदी पखवाड़ा के दौरान निम्नलिखित गतिविधियों की व्यवस्था की गई:

1. निबंध प्रतियोगिता
2. स्वरचित हिन्दी कविता पाठ प्रतियोगिता
3. स्किट प्रतियोगिता
4. हिन्दी में दिए गए विषय पर बिना पूर्व तैयारी का भाषण
5. हिन्दी में श्रुतलेख:
6. मुहावरे एवं लोकोक्तियाँ प्रतियोगिता
7. हिन्दी में प्रश्नोत्तरी प्रतियोगिता
8. हस्तलेखन (राइटिंग) प्रतियोगिता
9. कहानी लेखन प्रतियोगिता

5. भारत का महावाणिज्य दूतावास, बीरगंज आगे भी इसी तरह के कार्यक्रम करने के लिए प्रेरित तथा तत्पर रहेगा और अपने सरकारी कामकाज में भी हिंदी को अपनाने के लिए भरसक प्रयास करेगा।

6. महावाणिज्य दूतावास द्वारा आयोजित गतिविधियों से संबंधित वीडियो तथा तस्वीरें संलग्न हैं।

जय हिंद, जय हिंदी

भारतको महावाणिज्य दूतावास

बीरगंज, नेपाल

नेपाली

सन् १९४९ मा संविधानसभाले हिन्दी भाषालाई भारतीय संघको आधिकारिक भाषाको रूपमा स्वीकार गरेको सम्झनामा हरेक वर्ष १४ सेप्टेम्बरमा हिन्दी दिवस मनाइन्छ।

२. यस उद्देश्यका लागि सबै भारतीय दूतावास र मुख्यालयहरूमा दैनिक रूपमा आधिकारिक भाषाको प्रयोगलाई प्रवर्द्धन गर्न हिन्दी पखवाडा आयोजना गरिने गरिएको छ।

३. आजादीको अमृत महोत्सव अन्तर्गत, भारतीय महावाणिज्य दूतावास, बीरगंज द्वारा १४ सेप्टेम्बर २०२२ देखि २९ सेप्टेम्बर २०२२ सम्म हिन्दी पखवाडा ठूलो उत्साहका साथ मनाईएको छ। हिन्दी पखवाडामा धेरै प्रतियोगिताहरू आयोजना गरिएको थियो र प्रत्येक प्रतियोगिताहरूमा महावाणिज्य दूतावासका सदस्य र उनीहरूका परिवारका सदस्यहरू सहभागी थिए। यस बाहेक नेपालमा बसोबास गर्ने भारतीय समुदायका मानिसहरूको समेत सहभागिता रहेको थियो। महावाणिज्य दूतावास द्वारा आयोजना गरिएको कार्यक्रमहरूमा बीरगंजका धेरै विद्यालयका बालबालिकाहरूको पनि सहभागिता रहेको थियो। महावाणिज्य दूतावास द्वारा हिन्दी पखवाडा आयोजना गर्न तीनजना न्यायाधीशलाई पनि आमंत्रित गरिएको थियो र वहाहरूको नाम तल उल्लेखित गरिएको छ।

१. श्री सच्चिदानन्द सिंह, हिन्दी विभाग प्रमुख, ठाकुर राम बहुमुखी क्याम्पस, बीरगंज
२. श्रीमती अनिता शाह, प्रधानाध्यापक तथा हिन्दी शिक्षिका, कन्या विद्यापिठ, बीरगंज
३. श्री मुरली मनोहर तिवारी, बीरगंज ब्यूरो, हिन्दी पत्रिका "हिमालिनी"

४. हिन्दी पखवाडाको समयमा निम्न प्रतियोगिताहरू संचालन गरिएको थियो:

१. निबन्ध प्रतियोगिता
२. स्वरचित हिन्दी कविता वाचन प्रतियोगिता
३. प्रहसन (Skit) प्रतियोगिता
४. हिन्दीमा दिइएको विषयमा बिना पूर्व तयारीको भाषण
५. हिन्दीमा श्रुतलेखन:
६. मुहावरा र हितोपदेश प्रतिस्पर्धा
७. हिन्दीमा प्रश्नोत्तरी प्रतियोगिता
८. हस्तलेखन प्रतियोगिता
९. कथा लेखन प्रतियोगिता

५. भारतीय महावाणिज्य दूतावास, बीरगंजले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न उत्प्रेरित र तत्पर रहनेछ र आफ्नो आधिकारिक कार्यमा पनि हिन्दीलाई अपनाउन हरसम्भव प्रयास गर्नेछ।

६. महावाणिज्य दूतावासले आयोजना गरेका गतिविधिहरूसँग सम्बन्धित भिडियो र फोटोहरू संलग्न छन्।

जय हिन्द, जय हिन्दी
